

पाठ-५- वैज्ञानिक शोधभ्रयन

(Scientific study)

(अध्ययन)

१. हमी उत्तरा चिह्न लगाऊनुहोस्:

क.) अवलोकी पेसा विज्ञानको कुन आव्याहारङ्ग
दोषबोधित हो?

→ (आ) जीव भी विज्ञान

ब.) Johann Gregor Mendel युग्म विज्ञानको क्षेत्रसँग
दोषबोधित होल?

→ (इ) जीव विज्ञान

स.) ट्योलको प्रयोग द्वारी दात्या लिंगे युग्मान
जाप कुन हो?

→ (आ) नालामिटर

स.) 0.000024 काड़क लाई वैज्ञानिक संकेता
कसरी लोक्यैष?

→ (इ) 2.4×10^{-5}

५०) Gigay prefix को मान कति हुए?

→ 10^9

६. तेलको प्रवानगा उत्तर लेटोनुहोस्:

क.) वैज्ञानिक शोधभ्रयन कसरी शरिए, लेटोनुहोस्

क०) जेयलोकन गर्ने, जिङासा दारणे, सानुमान गर्ने प्रयोग छाग पारिश्रम गर्ने, नातगा विश्लेषण गर्ने र नातगा विश्लेषण गर्ने र निर्विकास निकालने प्रतिवेदन लेने भएता कृपाल्य तरिका ले वैज्ञानिक छाउचयन गरिन्छ।

ख.) विज्ञानका छोराहको संतान स्थानबद्ध लाई तराइमा देखि ह्यारहरू, गर्नुहोस्?

उ०) विज्ञानका मुख्य छोर दह आ॒तिक विज्ञान, जीव विज्ञान र शासाचार्याङ्क बल, वाप, ताप, छकाश, विद्युत जटला प्रक्रिया दह को छाउचयन गरिन्छ, त्यो प्राकृतिक दह को प्रयोग गर्ने र शासाचार्याङ्क विज्ञान सा शासाचार्याङ्क अन्तिम्मान गरिन्छ। शासाचार्याङ्क प्रतिकृतिका बाट शासाचार्याङ्क विज्ञान द्वारा शासाचार्याङ्क विज्ञान दह र विज्ञान नोषाल्य दह गरिन्छ।

ग.) विज्ञानका छोराहको सुन्धी उनाउँगुदाल)

उ०) विज्ञानका छोराहक औन छन् ?

- आ॒तिक विज्ञान
- जीव विज्ञान
- स्थायन विज्ञान

* साथे डाक्टर एड्युकेशन छोराहक

- डॉ. रेखा डाक्टरिष्टी विज्ञान
- कूषी विज्ञान
- वातावरण विज्ञान आदि।

व) वैद्यानिक पद्धतिमा प्रयोगकी कहां महत्व हुए? उकाइरात्रा साइट ट्यारोया जरुरीले।

उ) वैद्यानिक पद्धतिमा प्रयोग आवाले गाँवों का जनुमान लाई उपयुक्त थिए अपनाई पूछीक्षण गर्ने छान्ने थिए। परीक्षणबाट त्रै पाठ्यावेक्त तथ्य पत्ता लाग्ने चाहकाले असलाई अधैरेको महत्वपूर्ण चरण पार्ने भागिए। उकाइरात्रा को लागी फलफुल तथा तेज रासायनिक पठार्थहरूमा हुने अस्तीयपना, हारीयपना वा तत्त्व शुगबाई वैद्यानिक अद्यतनका लागी प्रयोगात्मक कार्यबाट आवश्यक, तेजाइक (PH मान) छाइकलान गारिन्दै। साहि तेजाइक को अद्यतन गारि निष्कर्षमा पुऱ्यन थोकिएको तर हामीले गर्नेको प्रयोग द्वारा गलत हु भए निष्कर्ष पनि गलत हुए। स्वयेले वैद्यानिक पद्धतिमा प्रयोगको बिकै कुलो महत्व हुए।

इ) विद्यालयको प्रयोगात्मक कार्य गर्नी अपनाउनुपर्ने सुरक्षाका उपायहरूको सूची बढाउनु होस।

- उ) विद्यालयको प्रयोगात्मक कार्य गर्नी अपनाउनुपर्ने सुरक्षाका उपायहरू निम्न हुन्
 - बोक्षाकोको उपषिथतिमा मात्र प्रयोग गर्नुपर्छ।
 - प्रयोगशालामा काम गर्नी Lab coat, चरमा, पहजा आदि सुरक्षाका सामग्री हुन् प्रयोग गर्नुपर्छ।
 - कुनै कुधर्ना मात्रमा छिक्किकलाई उडान इवेष्ट गर्नुपर्छ।
 - कुनै उपकरण चलाउनुभएको पाइले चरको बारमा जानकारी हुनुपर्छ आदि।

च) वैद्यानिक संडकेतनको परिभ्राषा लेरेंट्राइट्स]

उ० साबो तथा तुलो संड. २०८४ लाई १० को आताई कमा लेरेण्ट्रे प्रक्रियालाई वैद्यानिक संड. केतन भागिएको ।

छ) वैद्यानिक संड. केतन व्यक्त जारी कुन-२ कुरा मा ह्यान टिक्कुपहि लेरेंट्राइट्स ।

उ० वैद्यानिक संड. केतन व्यक्त जारी ह्यान टिक्कु पर्दै कुशाङ्क निम्न छन् ।

- आधार जीएले परि १० हुँदू ।
- आताई क जिरी हुँदैन रु (+) वा (-) हुँदू ।
- गुणाईक १ छैयो १० सामान्य पूरा संड. २०८४ हुँदू ।
- याकि टिक्कुको संड. २०८४ १० को गुणाईक (Multiples of 10) र अग्रे फ्रामलाव बिट्टु बाचा तर्फ लाई र दृश्यको आताई क हुँदू, जस्तै : ६०००० को वैद्यानिक संड. केतन 6×10^5 हुँदू ।
- याकि टिक्कुको संड. २०८४ १० अंडा कम भास्ता रेत्रै मलाव बिट्टु बाचा तर्फ लाई र Power १० को मात्र भट्टाचार्यक हुँदू, जस्तै : ०.००००६ को वैद्यानिक संड. केतन 6×10^{-5} हुँदू ।

ज) मोटोके उपर्याङ्ग किमा आवश्यक छ ? उद्धारणी याई ब्यान गर्नुहोस्त ।

उ० तुलो परिमाण रु त्यानो परिमाणका जो प्रैदृढ लाई गाली नगरी लेरेण्ट्रे र सुन्हिन भाईक उपर्याङ्ग आवश्यक छ । उचाइरणाकी लागि

9000 न्यास लेटरन भ्रष्टा १ किलोग्राम लेटरन २
सार्वज्ञ यार्डिंग व्हाइलो हुँदू,

(क) व्युनातम नाप होत्करीमा बयान गर्नुहोस्त ?

उन्हों पनि उपकरणबाट लेन सिक्किने थिएञ्जडा
सानो परिमाणलाई उक्त उपकरणको व्युनातम
नाप आनिछ । मापनमा प्रथोज गरिने उपकरण
अनुसार व्युनातम नाप पनि फॉक-फॉक हुँदू ।
उकोटरणको लागी इकेलमा हुई किसिमको
मापनको नाप काखिटको हुँदू । छिटा इन्चमा
हुँदू भोले अको cm मा हुँदू । इकेलमा १cm
लाई १० साना २कैमा) विभाजन गरिएको
हुँदू । इकेलको व्युनातम नाप = $1/20\text{cm} = 1\text{mm}$
व्यासकारण इकेलको व्युनातम नाप १mm हुँदू ।

(ख) दिइएको व्युनातम लाई लेहागीक छाइ कितन मा
बर्फा गर्नुहोस्त :

(अ) 1230000
 $= 1.23 \times 10^6$

(आ) 0.00042
 $= 4.2 \times 10^{-4}$

(इ) 0.00000001
 $= 1 \times 10^{-8}$

(ई) 300000000
 $= 3 \times 10^8$

